

सुर्यगढी गाउँपालिकाको विनियोजन ऐन, २०८०

सभाबाट स्वीकृत मिति: २०८०/०३/०७

प्रस्तावना: सुर्यगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम सुर्यगढी गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “सुर्यगढी गाउँपालिकाको विनियोजन ऐन, २०८०” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८०/८१ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८०/८१ को निमित्त गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित सुर्यगढी गाउँपालिकालाई प्राप्त हुने सबै प्रकारको राजस्व, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सुर्यगढी गाउँपालिकाले लिएको ऋण रकम र अन्य श्रोतबाट प्राप्त हुने रकम बमोजिम अनुसूची २ मा उल्लिखित चालू खर्च, पूँजगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ३८,५१,४७,४४९/- (अक्षरेपी अठतिस करोड एकाउन्न लाख सठचालिस हजार चार सय उनन्चास रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८०/८१ को निमित्त सुर्यगढी गाउँपालिका, गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त सुर्यगढी गाउँपालिकालाई प्राप्त हुने सबै प्रकारको राजस्व, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजश्व बाँडफाँड तथा सुर्यगढी गाउँपालिकाले लिएको ऋण रकम र अन्य श्रोतबाट प्राप्त हुने रकमबाट विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूचि-१
(दफा २ संग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.सं.	शीर्षक को नाम	चालु खर्च	पूँजिगतखर्च	वित्तियव्यवस्था	जम्मा
१	२	३	४	५	६
१	गाउँ कार्यपालिका	२३,३५,९७,४४९/-	१५,१५,५०,०००/-	०	३८,५१,४७,४४९/-
२	ऋणको सावा व्याज भुक्तानी	०	०	०	०
३	लगानी (शेयर/ऋण)	०	०	०	०
	कुल जम्मा	२३,३५,९७,४४९/-	१५,१५,५०,०००/-		३८,५१,४७,४४९/-

अनुसूचि-२
(दफा २ संग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (१) बमोजिम
सञ्चित कोषमा प्राप्त हुने रकम

क्र.सं.	अनुदान श्रोत	शीर्षकको नाम	जम्मा
१	२	३	४
१	नेपाल सरकार	वित्तीय समानीकरण	७,५६,००,०००/-
२		सशर्त अनुदान	१५,७४,००,०००/-
३		राजश्व बाँडफाँड	६,४९,८४,६००/-
४		शसर्त पूँजिगत	५५,००,०००/-
५		विशेष अनुदान	१,२०,००,०००/-
६		समपुरक अनुदान	१,००,००,०००/-
७	बागमती प्रदेश	वित्तीय समानीकरण	६९,५०,०००/-
८		सशर्त अनुदान	१,३२,१०,०००/-
९		राजश्व बाँडफाँड	१,१०,०२,८४९/-
१०		शसर्त पूँजिगत	४५,००,०००/-
११		विशेष अनुदान	०
१२		समपुरक अनुदान	२,००,००,०००/-
१३		आन्तरिक आय	४०,००,०००/-
१४		गत वर्षको मौज्जात	०/-
		जम्मा	३८,५१,४७,४४९/-